

**प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश**  
**इञ्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौं तह, ल्याब टेक्निसियन पदको**  
**खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम**

यस पाठ्यक्रम योजनालाई दुई चरणमा विभाजन गरिएको छ :

प्रथम चरण :-	लिखित परीक्षा (Written Examination)
द्वितीय चरण :-	अन्तर्वार्ता (Interview)

पूर्णाङ्क :- २००  
 पूर्णाङ्क :- ३०

**परीक्षा योजना (Examination Scheme)**

प्रथम चरण : लिखित परीक्षा (Written Examination)

पूर्णाङ्क :- २००

पत्र	विषय	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा प्रणाली		प्रश्नसंख्या × अङ्क	समय
प्रथम	भाग : १ सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण (Part-I: General Awareness & General Aptitude Test)	100	40	वस्तुगत (Objective)	बहुवैकल्पिक प्रश्न (MCQs)	२५ प्रश्न × २ अङ्क	४५ मिनेट
	भाग: २ सेवा सम्बन्धित कार्य-ज्ञान (Part-II: Job related functional knowledge)					२५ प्रश्न × २ अङ्क	
द्वितीय	सेवा सम्बन्धित कार्य-ज्ञान (Job related functional knowledge)	100	40	विषयगत (Subjective)	छोटो उत्तर (Short Answer) लामो उत्तर (Long Answer)	१२ प्रश्न × ५ अङ्क ४ प्रश्न × १० अङ्क	२ घण्टा १५ मिनेट

द्वितीय चरण : अन्तर्वार्ता (Interview)

पूर्णाङ्क :- ३०

पत्र	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा	समय
अन्तर्वार्ता (Interview)	30		बोर्ड अन्तर्वार्ता (Board Interview)	-

**द्रष्टव्य :**

1. यस पाठ्यक्रम योजनालाई प्रथम चरण र द्वितीय चरण गरी दुई भागमा विभाजन गरिएको छ।
2. लिखित परीक्षाको प्रश्नपत्रको माध्यम भाषा पाठ्यक्रमको विषयवस्तु जुन भाषामा दिइएको छ, सोही भाषाको आधारमा नेपाली वा अङ्ग्रेजी मध्ये कुनै एक मात्र भाषा हुनेछ। तर विषयवस्तुलाई स्पष्ट गर्नुपर्ने अवस्थामा दुवै भाषा समेत प्रयोग गर्न सकिने छ।
3. लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अङ्ग्रेजी अथवा नेपाली र अङ्ग्रेजी दुवै हुनेछ।
4. प्रथम पत्र र द्वितीय पत्रको लिखित परीक्षा छुडाछुडै हुनेछ।
5. प्रथम पत्रको सेवा सम्बन्धित कार्य-ज्ञान (Job related functional knowledge) अन्तर्गतको २५ प्रश्नको पाठ्यक्रम द्वितीय पत्रको सेवा सम्बन्धी कार्य-ज्ञान (Job related functional knowledge) मा निर्धारण गरिएको पाठ्यक्रम नै हुनेछ।
6. वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नहरूको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ। तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन र अङ्क कट्टा पनि गरिने छैन।
7. वस्तुगत बहुवैकल्पिक हुने परीक्षामा परीक्षार्थीले उत्तर लेख्दा अङ्ग्रेजी ठूलो अक्षरहरू (Capital letters): A,

**प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश**  
**इञ्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौं तह, ल्याब टेक्निसियन पदको**  
**खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम**

B, C, D मा लेख्नुपर्नेछ । सानो अक्षरहरू (Small letters): a, b, c, d लेखेको वा अन्य कुनै सङ्केत गरेको भए सबै उत्तरपुस्तिका रद्द हुनेछ । साथै OMR sheet प्रयोग हुने परीक्षामा परीक्षार्थीलाई दिइएको निर्देशन अनुसारको सङ्केत प्रयोग गर्नु पर्नेछ ।

8. बहुवैकल्पिक प्रश्नहरू हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइने छैन ।
9. परीक्षामा परीक्षार्थीले मोबाइल लगायत कुनै प्रकारका विद्युतीय उपकरण परीक्षा हलमा लैजान पाइने छैन ।
10. विषयगत प्रश्नहरूको हकमा तोकिएको अडकको एउटा लामो प्रश्न वा एउटै प्रश्नको दुई वा दुई भन्दा बढी भाग (Two or more parts of a single question) वा एउटा प्रश्न अन्तर्गत दुई वा बढी टिप्पणीहरू (Short notes) सोधन सकिने छ ।
11. विषयगत प्रश्न हुनेको हकमा प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरू हुनेछन् । परीक्षार्थीले प्रत्येक खण्डको प्रश्नहरूको उत्तर सोहीखण्डको उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।
12. परीक्षामा सोधिने प्रश्नसङ्ख्या, अडक र अडकभार यथासम्भव सम्बन्धित पत्र/विषयमा दिइए अनुसार हुनेछ ।
13. यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम तथा नीतिहरू परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भइ) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्भनु पर्दछ ।
14. प्रथम चरणको परीक्षावाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराइनेछ ।
15. यस भन्दा अगाडि लागु भएका माथि उल्लेखित सेवा, समूहको पाठ्यक्रम खारेज गरिएको छ ।
16. पाठ्यक्रम लागु मिति : - २०७९/९/१०

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश  
इञ्जनियरिङ सेवा, सिभिल समूह, पाँचौं तह, ल्याब टेक्निसियन पदको  
खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

**प्रथम पत्र (Paper I) :-**

**सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण तथा सेवा सम्बन्धित कार्य-ज्ञान**

**भाग (Part I) :**

**सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण**

**(General Awareness and General Aptitude Test)**

**(२५ प्रश्न × २ अङ्क= ५० अङ्क)**

**1. सामान्य ज्ञान (General Awareness) (८ × २ अङ्क= १६ अङ्क)**

- 1.1 नेपालको ऐतिहासिक, सांस्कृतिक र सामाजिक अवस्था सम्बन्धी जानकारी
- 1.2 नेपालको आर्थिक अवस्था र चालु आवधिक योजना सम्बन्धी जानकारी
- 1.3 नेपालको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञान र प्रविधिका महत्वपूर्ण उपलब्धिहरू
- 1.4 जैविक विविधता, दिगो विकास, वातावरण, प्रदूषण, जलवायु परिवर्तन र जनसंख्या व्यवस्थापन
- 1.5 मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञान र प्रविधिका महत्वपूर्ण उपलब्धिहरू
- 1.6 जनस्वास्थ्य, रोग, खाद्य र पोषण सम्बन्धी सामान्य जानकारी
- 1.7 नेपालको संविधान (भाग १ देखि ५ सम्म र अनुसूचीहरू)
- 1.8 संयुक्त राष्ट्रसंघ र यसका विशिष्टीकृत संस्था सम्बन्धी जानकारी
- 1.9 क्षेत्रीय सङ्घठन (सार्क, विमस्टेक, आसियान र युरोपियन संघ) सम्बन्धी जानकारी
- 1.10 राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका समसामयिक गतिविधिहरू

**2. सार्वजनिक व्यवस्थापन (Public Management) (८ × २ अङ्क= १६ अङ्क)**

- 2.1 कार्यालय व्यवस्थापन (Office Management)
  - 2.1.1 कार्यालय (Office) : परिचय, महत्व, कार्य र प्रकार
  - 2.1.2 सहायक कर्मचारीका कार्य र गुणहरू
  - 2.1.3 कार्यालय स्रोत साधन (Office Resources): परिचय र प्रकार
  - 2.1.4 कार्यालयमा सञ्चारको महत्व, किसिम र साधन
  - 2.1.5 कार्यालय कार्यविधि (Office Procedure) : पत्र व्यवहार (Correspondence), दर्ता र चलानी (Registration & Dispatch), परिपत्र (Circular), तोक आदेश (Order), टिप्पणी लेखन र टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुराहरू
  - 2.1.6 अभिलेख व्यवस्थापन (Record Management)
- 2.2 निजामती सेवा ऐन र नियमावलीमा भएका देहायका व्यवस्थाहरू
  - 2.2.1 निजामती सेवाको गठन, सङ्घठन संरचना, पदपूर्ति गर्ने तरिका र प्रक्रियाहरू
  - 2.2.2 कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, बिदा, विभागीय सजाय र अवकाश
  - 2.2.3 कर्मचारीले पालन गर्नुपर्ने आचरण र कर्तव्यहरू
- 2.3 सरकारी बजेट, लेखा र लेखापरीक्षण प्रणाली सम्बन्धी सामान्य जानकारी
- 2.4 सार्वजनिक सेवा प्रवाहको अर्थ, सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरू
- 2.5 सार्वजनिक बडापत्र (Public Charter) : महत्व र आवश्यकता
- 2.6 व्यवस्थापनका अवधारणा तथा सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण, समन्वय, निर्णय प्रक्रिया, उत्प्रेरणा र नेतृत्व सम्बन्धी जानकारी
- 2.7 मानवीय मूल्य मान्यता (Human Values), नागरिकका कर्तव्य र दायित्व तथा अनुशासन

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश  
इन्जिनियरिंग सेवा, सिभिल समूह, पाँचौं तह, ल्याब टेक्निसियन पदको  
खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

### 3. सामान्य अभिक्षमता परीक्षण (General Aptitude Test) (५ × २ अङ्क=१० अङ्क)

- 3.1 शाब्दिक अभिक्षमता परीक्षण (Verbal Aptitude Test) :** यस परीक्षणमा शब्दज्ञान, अनुक्रम, समरूपता, वर्गीकरण, कोडिङ-डिकोडिङ, दिशा र दुरी ज्ञान परीक्षण (direction & distance sense test), तर्क विचार सम्बन्धी (logical reasoning), पद्धतिक्रम (ranking order) आदि विषयवस्तुबाट प्रश्नहरू समावेश गरिनेछ ।
- 3.2 संख्यात्मक अभिक्षमता परीक्षण (Numerical Aptitude Test) :** यस परीक्षणमा अनुक्रम, समरूपता, वर्गीकरण, कोडिङ, मेट्रिक्स, अड्करणितीय तर्क /क्रिया सम्बन्धी, प्रतिशत, भिन्न, अनुपात, औसत, समय र काम, आदि विषयवस्तुबाट प्रश्नहरू समावेश गरिनेछ ।
- 3.3 अशाब्दिक अभिक्षमता परीक्षण (Non-Verbal/Abstract Aptitude Test) :** यस परीक्षणमा अनुक्रम, समरूपता, वर्गीकरण, भेन चित्र, मेट्रिक्स, त्रिभुज र वर्गहरूको रचना, चित्र वा आकृति बनावट र विश्लेषण, आदि विषयवस्तुबाट प्रश्नहरू समावेश गरिनेछ ।
- 3.4 रुजु गर्ने (Verification test) र फाइलिङ अभिरुचि परीक्षण (Filing aptitude test):** रुजु गर्ने (Verification test), परीक्षणमा तथ्याङ्क, सङ्ख्या वा शाब्दिक सूचनालाई जाँच गर्ने वा त्रुटी पत्ता लगाउने अथवा समानता वा भिन्नता पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन् । फाइलिङ अभिरुचि परीक्षण (Filing aptitude test) मा शाब्दिक र सङ्ख्यात्मक फाइलिङ वस्तु वा प्रक्रियालाई वर्णमालाक्रम, सङ्ख्यात्मकक्रम वा कालक्रम अनुसार समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन् ।
- 3.5 निर्देशन अनुसरण गर्ने (Follows the instructions) र विश्लेषणात्मक तार्किकता परीक्षण (Analytical reasoning test):** निर्देशन अनुसरण गर्ने (Follows the instructions) परीक्षणमा दिइएका लिखित निर्देशनलाई हुबहु अनुसरण गरी समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन् । विश्लेषणात्मक तार्किकता परीक्षण (Analytical reasoning test) मा शाब्दिक वा सङ्ख्यात्मक वा अशाब्दिक (चित्रात्मक) किसिमका विश्लेषणात्मक तार्किकता सम्बन्धी प्रश्नहरू समावेश हुनेछन् ।

### 4. नेपाली र अङ्ग्रेजी भाषा: (४ × २ अङ्क=८ अङ्क)

- 4.1 English: Knowledge on writing correct English sentences, letters, and reports according to English grammar based on the following syntactic functions:** (२ × २ अङ्क=४ अङ्क)
- a. Parts of Speech:
  - b. Noun
  - c. Pronoun
  - d. Adjective
  - e. Determiner
  - f. Verb
  - g. Adverb
  - h. Preposition
  - i. Conjunction and
  - j. Interjection
  - k. Infinitives and gerunds, reported speech and tenses
- 4.2 नेपाली: नेपाली भाषामा स्तरीय शुद्ध शब्द, वाक्यांश र वाक्य लेखनको लागि आवश्यक पर्ने हस्त दीर्घ, ब र व, तथा श, ष, स लगायतका व्याकरणगत शुद्ध लेखनशैलीमा केन्द्रित शुद्ध शब्द, वाक्यांश र वाक्य लेखनसहितको नेपाली भाषाको शुद्धाशुद्धिको ज्ञान** (२ × २ अङ्क=४ अङ्क)

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश  
इन्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौं तह, ल्याब टेक्निसियन पदको  
खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

**भाग (Part II) :-**  
**सेवा सम्बन्धित कार्य-ज्ञान (Job related functional knowledge)**  
(२५ प्रश्न × २ अङ्क = ५० अङ्क)

**A. Civil Engineering**

**1. Estimating and Costing**

1.1 Specifications

1.1.1 Definition, Purpose, Types, Necessity

1.1.2 Specification for Road Works Embankment construction, Sub-grade, Sub-bases, Surface dressing using hot bitumen (two coats), Premix carpet with hot bitumen, Cement concrete pavement

**2. Construction Management**

2.1 Organization

2.1.1 Need for organization

2.1.2 Responsibilities of a Lab Technician

2.1.3 Relation between Client, Contractor and Consultant

2.2 Labour Management and Occupational Health and Safety

2.2.1 Organizing crew

2.2.2 Accident prevention

2.3 Planning and Control

2.3.1 Construction schedule

2.3.2 Equipment and materials schedule

2.3.3 Construction stages and operations

2.3.4 Bar chart

**3. Soil Mechanics**

3.1 General

3.1.1 Soil types and classification

3.1.2 Three phase system of soil

3.1.3 Unit Weight of soil mass: bulk density, saturated density, submerged density and dry density

3.1.4 Interrelationship between specific gravity, void ratio, porosity, degree of saturation, percentage of air, voids air content and density index

3.2 Compaction of soil

3.2.1 Factors affecting soil compaction

3.2.2 Optimum moisture content

3.2.3 Relation between dry density and moisture content

3.3 Shear Strength of Soils

3.3.1 Mohr-Coulomb failure theory

3.3.2 Cohesion and angle of internal friction

3.4 Foundation Engineering

5.6.1 Terzaghi's general bearing capacity formulas and their application

**B. Highway Engineering**

**4. General**

4.1 Introduction to transportation systems

4.2 Historic development of roads

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश  
इन्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौं तह, ल्याब टेक्निसियन पदको  
खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

- 4.3 Classification of road in Nepal
- 4.4 Basic requirements of road alignment

## 5. Geometric Design

- 5.1 Use of Nepal Road Standard, 2027(First Revision 2045) and subsequent revision in road design

## 6. Highway Materials

- 6.1 Highway Construction Materials
  - 6.1.1 Mineral Materials, Binding Materials and materials of general construction purpose (stone, cement, bitumen and bricks)
- 6.2 Sub-grade soil
  - 6.2.1 Suitability, Classification
- 6.3 Stone aggregate
  - 6.3.1 Types, properties
- 6.4 Binding Materials (Bitumen)
  - 6.4.1 Types, suitability
- 6.5 Steel and Gabion wires
  - 6.5.1 Types, suitability

## 7. Road Pavements

- 7.1 Definition, types, pavement structures (sub-grade, sub-base, base and wearing courses)
- 7.2 Road Machineries (Introduction, types, different compacting equipment)
- 7.3 Road Construction Technology
  - 7.3.1 Introduction, works involved in road construction earthwork, drainage and protection work, pavement work, miscellaneous works
  - 7.3.2 Construction material, equipment and procedure for construction of Earthen roads
  - 7.3.3 Construction material, equipment and procedure for construction of Graveled roads
  - 7.3.4 Construction material, equipment and procedure for construction of Soil Stabilized roads
  - 7.3.5 Construction material, equipment and procedure for construction of WBM roads
  - 7.3.6 Construction material, equipment and procedure for construction of Bituminous roads, Surface Dressing (Single and Double)
  - 7.3.7 Construction material, equipment and procedure for construction of Grouted or penetration macadam
  - 7.3.8 Construction material, equipment and procedure for construction of Otta seal surfacing

## C. Laboratory Testing

### 8. Earth work: Laboratory Testing procedure and equipments for

- 8.1 Gradation, Identification
- 8.2 Proctor compaction (Optimum moisture content & Maximum dry density)
- 8.3 Plasticity Index
- 8.4 Dynamic cone penetration
- 8.5 California Bearing Ratio (CBR)
- 8.6 Specific gravity

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश  
इन्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौं तह, ल्याब टेक्निसियन पदको  
खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

- 9. Sub-base/base: Laboratory Testing procedure and equipment for**
  - 9.1 Gradation, Material identification
  - 9.2 Compaction (Maximum dry density & Optimum moisture content)
  - 9.3 California Bearing Ratio (CBR)
  - 9.4 Compaction-Field density test by sand replacement method/core cutter method
  - 9.5 Los-Angeles abrasion
  - 9.6 Aggregate impact value
  - 9.7 Aggregate crushing value
- 10. Pavement**
  - 10.1 Aggregate: Laboratory Testing procedure and equipment for
    - 10.1.1 Los-Angeles abrasion
    - 10.1.2 Aggregate Impact value
    - 10.1.3 Aggregate crushing value
    - 10.1.4 Bitumen stripping value
    - 10.1.5 Flakiness Index
    - 10.1.6 Gradation
  - 10.2 Bitumen: Laboratory Testing procedure and equipment for
    - 10.2.1 Penetration
    - 10.2.2 Flash/Fire point test
    - 10.2.3 Specific gravity test
    - 10.2.4 Water content test
    - 10.2.5 Solubility test
    - 10.2.6 Ductility test
    - 10.2.7 Penetration of Residue after loss heating
    - 10.2.8 Softening point test
    - 10.2.9 Viscosity
    - 10.2.10 Loss on heating
- 11. Cement Concrete: Laboratory Testing procedure and equipment for**
  - 11.1 Normal consistency of cement
  - 11.2 Setting time of cement
  - 11.3 Compression test of cement mortar cube
  - 11.4 Slump test
  - 11.5 Compression test of concrete
  - 11.6 Gradation of sand & Aggregates
  - 11.7 Fineness modulus of sand
  - 11.8 Clay in sand
  - 11.9 Concrete mix design
- 12. Steel reinforcement and Gabion wire: Laboratory Testing procedure and equipment for**
  - 12.1 GI wire
    - 12.1.1 Zinc coating test
    - 12.1.2 Tensile strength test
    - 12.1.3 Uniformity test
    - 12.1.4 Adhesion test
  - 12.2 Steel reinforcement Bars
    - 12.2.1 Yield and ultimate tensile strength

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश  
इन्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौं तह, ल्याब टेक्निसियन पदको  
खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

### 12.2.2 Elongation

#### 13. Laboratory and Field Test

- 13.1 Benkelman's Beam test
- 13.2 Surface distress Index
- 13.3 Road Roughness Index
- 13.4 Sampling Techniques of construction materials for highway and bridge works
- 13.5 Quality Assurance Plan
- 13.6 Quality control for Road and Bridge works

-----  
प्रथम पत्रको लागि यथासम्भव निम्नानुसार प्रश्नहरू सोधिने छ :

भाग	विषयवस्तु	परीक्षा प्रणाली	अड्कभार	प्रश्न संख्या × अड्क
I	सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण (General Awareness & General Aptitude Test)	बहुवैकल्पिक प्रश्न (MCQs)	५०	२५ प्रश्न × २ अड्क= ५०
II	सेवा सम्बन्धित कार्य-ज्ञान (Job related functional knowledge)		५०	२५ प्रश्न × २ अड्क= ५०

प्रथम पत्रको भाग (**Part II**) सेवा सम्बन्धित कार्य-ज्ञान (Job related functional knowledge) को पाठ्यक्रमको एकाइवाट परीक्षामा यथासम्भव देहाय बमोजिम प्रश्नहरू सोधिने छ ।

	Civil Engineering			Highway Engineering				Laboratory Testing					
एकाइ	1	2	3	4	5	6	7	8	9	10	11	12	13
प्रश्न संख्या	2	2	2	2	1	2	3	1	2	2	2	2	2

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश  
इन्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौं तह, ल्याब टेक्निसियन पदको  
खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

**द्वितीय पत्र (Paper II) :-**  
**सेवा सम्बन्धित कार्य-ज्ञान (Job related functional knowledge)**  
**खण्ड (Section) (A) : - ५० अड्क**

### **Civil Engineering**

#### **1. Estimating and Costing**

##### **1.1 Specifications**

1.1.1 Definition, Purpose, Types, Necessity

1.1.2 Specification for Road Works Embankment construction, Sub-grade, Sub-bases, Surface dressing using hot bitumen (two coats), Premix carpet with hot bitumen, Cement concrete pavement

#### **2. Construction Management**

##### **2.1 Organization**

2.1.1 Need for organization

2.1.2 Responsibilities of a Lab Technician

2.1.3 Relation between Client, Contractor and Consultant

##### **2.2 Labour Management and Occupational Health and Safety**

2.2.1 Organizing crew

2.2.2 Accident prevention

##### **2.3 Planning and Control**

2.3.1 Construction schedule

2.3.2 Equipment and materials schedule

2.3.3 Construction stages and operations

2.3.4 Bar chart

#### **3. Soil Mechanics**

##### **3.1 General**

3.1.1 Soil types and classification

3.1.2 Three phase system of soil

3.1.3 Unit Weight of soil mass: bulk density, saturated density, submerged density and dry density

3.1.4 Interrelationship between specific gravity, void ratio, porosity, degree of saturation, percentage of air, voids air content and density index

##### **3.2 Compaction of soil**

3.2.1 Factors affecting soil compaction

3.2.2 Optimum moisture content

3.2.3 Relation between dry density and moisture content

##### **3.3 Shear Strength of Soils**

3.3.1 Mohr-Coulomb failure theory

3.3.2 Cohesion and angle of internal friction

##### **3.4 Foundation Engineering**

5.6.1 Terzaghi's general bearing capacity formulas and their application

### **Highway Engineering**

#### **4. General**

4.1 Introduction to transportation systems

4.2 Historic development of roads

4.3 Classification of road in Nepal

4.4 Basic requirements of road alignment

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश  
इन्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौं तह, ल्याब टेक्निसियन पदको  
खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

5. **Geometric Design**
  - 5.1 Use of Nepal Road Standard, 2027(First Revision 2045) and subsequent revision in road design
6. **Highway Materials**
  - 6.1 Highway Construction Materials
    - 6.1.1 Mineral Materials, Binding Materials and materials of general construction purpose (stone, cement, bitumen and bricks)
  - 6.2 Sub-grade soil
    - 6.2.1 Suitability, Classification
  - 6.3 Stone aggregate
    - 6.3.1 Types, properties
  - 6.4 Binding Materials (Bitumen)
    - 6.4.1 Types, suitability
  - 6.5 Steel and Gabion wires
    - 6.5.1 Types, suitability
7. **Road Pavements**
  - 7.1 Definition, types, pavement structures (sub-grade, sub-base, base and wearing courses)
  - 7.2 Road Machineries (Introduction, types, different compacting equipments)
  - 7.3 Road Construction Technology
    - 7.3.1 Introduction, works involved in road construction earthwork, drainage and protection work, pavement work, miscellaneous works
    - 7.3.2 Construction material, equipment and procedure for construction of Earthen roads
    - 7.3.3 Construction material, equipment and procedure for construction of Graveled roads
    - 7.3.4 Construction material, equipment and procedure for construction of Soil Stabilized roads
    - 7.3.5 Construction material, equipment and procedure for construction of WBM roads
    - 7.3.6 Construction material, equipment and procedure for construction of Bituminous roads, Surface Dressing (Single and Double)
    - 7.3.7 Construction material, equipment and procedure for construction of Grouted or penetration macadam
    - 7.3.8 Construction material, equipment and procedure for construction of Otta seal surfacing

खण्ड (Section) (B) : - ५० अङ्क

- Laboratory Testing**
8. **Earth work: Laboratory Testing procedure and equipments for**
    - 8.1 Gradation, Identification
    - 8.2 Proctor compaction (Optimum moisture content & Maximum dry density)
    - 8.3 Plasticity Index
    - 8.4 Dynamic cone penetration
    - 8.5 California Bearing Ratio (CBR)

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश  
इन्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौं तह, ल्याब टेक्निसियन पदको  
खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

8.6 Specific gravity

9. **Sub-base/base: Laboratory Testing procedure and equipments for**

- 9.1 Gradation, Material identification
- 9.2 Compaction (Maximum dry density & Optimum moisture content)
- 9.3 California Bearing Ratio (CBR)
- 9.4 Compaction-Field density test by sand replacement method/core cutter method
- 9.5 Los-Angeles abrasion
- 9.6 Aggregate impact value
- 9.7 Aggregate crushing value

10. **Pavement**

- 10.1 Aggregate: Laboratory Testing procedure and equipment for
  - 10.1.1 Los-Angeles abrasion
  - 10.1.2 Aggregate Impact value
  - 10.1.3 Aggregate crushing value
  - 10.1.4 Bitumen stripping value
  - 10.1.5 Flakiness Index
  - 10.1.6 Gradation
- 10.2 Bitumen: Laboratory Testing procedure and equipments for
  - 10.2.1 Penetration
  - 10.2.2 Flash/Fire point test
  - 10.2.3 Specific gravity test
  - 10.2.4 Water content test
  - 10.2.5 Solubility test
  - 10.2.6 Ductility test
  - 10.2.7 Penetration of Residue after loss heating
  - 10.2.8 Softening point test
  - 10.2.9 Viscosity
  - 10.2.10 Loss on heating

11. **Cement Concrete: Laboratory Testing procedure and equipments for**

- 11.1 Normal consistency of cement
- 11.2 Setting time of cement
- 11.3 Compression test of cement mortar cube
- 11.4 Slump test
- 11.5 Compression test of concrete
- 11.6 Gradation of sand & Aggregates
- 11.7 Fineness modulus of sand
- 11.8 Clay in sand
- 11.9 Concrete mix design

12. **Steel reinforcement and Gabion wire: Laboratory Testing procedure and equipments for**

- 12.1 GI wire
  - 12.1.1 Zinc coating test
  - 12.1.2 Tensile strength test
  - 12.1.3 Uniformity test
  - 12.1.4 Adhesion test

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश  
इन्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौं तह, ल्याब टेक्निसियन पदको  
खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

- 12.2 Steel reinforcement Bars
  - 12.2.1 Yield and ultimate tensile strength
  - 12.2.2 Elongation

### 13. Laboratory and Field Test

- 13.1 Benkelman's Beam test
  - 13.2 Surface distress Index
  - 13.3 Road Roughness Index
  - 13.4 Sampling Techniques of construction materials for highway and bridge works
  - 13.5 Quality Assurance Plan
  - 13.6 Quality control for Road and Bridge works
- 

द्वितीय पत्रको लागि यथासम्भव निम्नानुसार प्रश्नहरु सोधिनेछ :

द्वितीय पत्र (विषयगत)					
पत्र	विषय	खण्ड	अड्क भार	छोटो उत्तर	लामो उत्तर
द्वितीय	सेवा सम्बन्धित कार्य-ज्ञान (Job related functional knowledge)	(A)	५०	६ प्रश्न $\times$ ५ अड्क = ३०	२ प्रश्न $\times$ १० अड्क = २०
		(B)	५०	६ प्रश्न $\times$ ५ अड्क = ३०	२ प्रश्न $\times$ १० अड्क = २०